

कानेपोखरी राजपत्र भाग २,
खण्ड ५, संख्या २, मिति: २०७९।०५।२३



कानेपोखरी गाउँपालिका

कानेपोखरी राजपत्र

खण्ड ५

संख्या २

मिति: २०७९।०५।२३

भाग २

कानेपोखरी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

बयरवन, मोरङ, प्रदेश नं. १, नेपाल

मिति २०७९ साल भदौ ०९ गते बसेको कानेपोखरी गाउँ कार्यपालिकाको बैठकले देहाय बमोजिमको कार्यविधि पारित गरेकाले सर्वसाधारणको जानकारीका लागि प्रकाशित गरिएको छ।

उद्यमसँगै जनजीविका प्याड उत्पादनमा स्वयंसेविका कार्यक्रम सञ्चालन कार्यविधि, २०७९

गाउँपालिका अध्यक्षज्यूबाट प्रमाणीकरण मिति: २०७९।०५।२२

प्रस्तावना: महिनावारीको समयमा प्रयोगमा ल्याइने परम्परागत प्याडका कारण अधिकांश महिलाहरूको पाठेघरमा संक्रमण देखा पर्न थालेकोमा गाउँपालिका क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समूहमा आवद्ध गरी उक्त समूहलाई नै स्थानीयस्तरमै गुणस्तरीय स्यानिटरी प्याड उत्पादनको तालिम दिई सो समूह मार्फत् उत्पादित स्यानिटरी प्याड गाउँपालिकाबाट खरिद गरी महिला स्वास्थ्य स्वयंसेविका मार्फत् नै लाभग्राही महिलाहरूलाई निःशुल्क वितरण गर्ने भनी कानेपोखरी गाउँपालिकाको बाह्रौँ गाउँ सभा अधिवेशनद्वारा पारित नीति तथा कार्यक्रमको बुँदा नम्बर (४२) ले निर्देश गरेकोमा कानेपोखरी गाउँपालिकाको विनियोजन ऐन, २०७९ को दफा ५ ले दिएको अधिकार प्रयोग गरी कानेपोखरी गाउँ कार्यपालिकाको मिति २०७९।०५।०९ गते बसेको बैठकले यो कार्यविधि तर्जुमा गरी लागू गरेको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यो कार्यविधिको नाम “उद्यमसँगै जनजीविका प्याड उत्पादनमा स्वयंसेविका कार्यक्रम सञ्चालन कार्यविधि, २०७९” रहेको छ।

(२) यो कार्यविधि कानेपोखरी राजपत्रमा प्रकाशन भए पश्चात् गाउँपालिका क्षेत्रभर लागू हुनेछ।

२. परिभाषा र व्याख्या: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,-

(क) “कार्यपालिका” भन्नाले कानेपोखरी गाउँपालिका, मोरङको गाउँ कार्यपालिकालाई सम्झनुपर्छ।

(ख) “कार्यालय” भन्नाले कानेपोखरी गाउँ कार्यपालिकाको कार्यालयलाई सम्झनुपर्छ।

कानेपोखरी राजपत्र भाग २,

खण्ड ५, संख्या २, मिति: २०७९।०५।२३

- (ग) “कार्यविधि” भन्नाले कानेपोखरी गाउँपालिकाको उद्यमसँगै जनजीविका प्याड उत्पादनमा स्वयंसेविका कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ लाई सम्झनुपर्छ।
- (घ) “कार्यसञ्चालन निर्देशिका” भन्नाले कानेपोखरी गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७८ लाई सम्झनुपर्छ।
- (ङ) “गाउँपालिका” भन्नाले कानेपोखरी गाउँपालिका, मोरङलाई सम्झनुपर्छ।
- (च) “लाभग्राही महिला” भन्नाले यो कार्यविधिको दफा ८ मा व्यवस्था भए बमोजिम स्यानिटरी प्याड प्राप्त गर्ने परिवार समूहका लाभग्राही महिलालाई सम्झनुपर्छ।
- (छ) “बडा” भन्नाले कानेपोखरी गाउँपालिकाको कुनैपनि वडालाई सम्झनुपर्छ।
- (ज) “स्वयंसेविका” भन्नाले गाउँपालिका क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्झनुपर्छ।
- (झ) “स्वयंसेविकाको समूह” भन्नाले गाउँपालिका क्षेत्रभित्रका सबै वडामा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकाहरू आवद्ध समूहलाई सम्झनुपर्छ।
- (ञ) “सभा” भन्नाले कानेपोखरी गाउँपालिका, मोरङको गाउँ सभालाई सम्झनुपर्छ।
- (ट) “स्यानिटरी प्याड” महिनावारीको समयमा परम्परागतरूपमा प्रयोगमा ल्याइएको कपडालाई विस्थापन गर्ने उद्देश्यले सुती र आवश्यकता अनुसार पोलार फिलस फ्रेबिक लगायतका कपडाको संयोजन मिलाएर पुर्नप्रयोगमा ल्याउन सकिने गरी स्थानीयस्तरमै उत्पादन हुने प्याडलाई सम्झनुपर्छ।

३. स्थानीयस्तरमा स्यानिटरी प्याड उत्पादन तालिम सञ्चालन गरिने: (१) कार्यालयले स्वीकृत बजेटभित्रबाट स्वयंसेविकाको समूहभित्र आवद्ध इच्छुक स्वयंसेविकाहरूलाई स्यानिटरी प्याड उत्पादनमा क्रमशः उद्यमशील बनाउँदै लैजाने सोचका साथ विगतमा यस्तै प्रकृतिका तालिम दिँदै आएका प्रशिक्षक मार्फत् तालिम कार्यक्रम सञ्चालन गर्नु पर्नेछ।

(२) कार्यालयले उपदफा (१) बमोजिमको तालिम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने तालिम सामग्री र कच्चा पदार्थ समेत स्वीकृत बजेटभित्रैबाट व्योहोर्ने व्यवस्था मिलाउनु पर्नेछ।

(३) कार्यालयले तालिममा प्रयोग हुने तालिम सामग्री र कच्चा पदार्थको खरिद एवम् तालिमसँग सम्बन्धित परियोजना प्रस्तावमा उल्लिखित सम्पूर्ण खर्च कार्यसञ्चालन निर्देशिकामा व्यवस्था भएको खर्चको सीमाभित्र रही गर्नु पर्नेछ।

४. तालिम सामग्री अनुदान स्वरूप उपलब्ध गराइने: (१) दफा (३) बमोजिम सञ्चालन हुने तालिमका सहभागी स्वयंसेविकाहरूले प्रयोग गर्ने गरी तालिम सञ्चालनका लागि खरिद गरी तालिममा प्रयोग समेत भएका सामग्री तथा औजार उपकरणहरू तालिमको समापन पश्चात् कार्यालयले स्वयंसेविकाको समूहलाई अनुदान स्वरूप उपलब्ध गराउनेछ।

(२) कार्यालयले स्वीकृत बजेटभित्रबाट स्यानिटरी प्याड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिद गरी उपदफा (१) बमोजिमका स्वयंसेविकाहरूको समूह वा इच्छुक स्वयंसेविका समेतलाई उपलब्ध गराउन सक्नेछ।

५. तालिमप्राप्त स्वयंसेविकाहरूले स्यानिटरी प्याड उत्पादन गर्नुपर्ने: दफा ३ बमोजिमको तालिम कुशलतापूर्वक लिई दफा ४ बमोजिम औजार उपकरण समेत अनुदान स्वरूप बुझी लिने स्वयंसेविकाले

कानेपोखरी राजपत्र भाग २,

खण्ड ५, संख्या २, मिति: २०७९।०५।२३

तालिममा सिकाइए बमोजिमको कच्चा पदार्थ तथा सामग्री प्रयोग गरी स्ट्याण्डर्ड साइजका स्यानिटरी प्याडहरू उत्पादन गर्नु पर्नेछ।

६. स्यानिटरी प्याडको मूल्य निर्धारण गरी खरिद गरिने: नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ को दफा १४ बमोजिमको स्थानीय तहस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिमा बढीमा तीनजना स्वयंसेविकाहरूको समेत प्रतिनिधित्व गराई सो समितिको सिफारिसमा यस कार्यविधि बमोजिम उत्पादन हुने स्यानिटरी प्याडको प्रति इकाई मूल्य निर्धारण कार्यपालिकाले गर्नेछ।

७. स्यानिटरी प्याड खरिद वापतको रकम स्वयंसेविकाको कोष खातामा निकास गरीने: (१) दफा ६ बमोजिम निर्धारण हुने मूल्यमा कार्यालयले स्वयंसेविकाको समूहसँग स्यानिटरी प्याड खरिद गरी उक्त समूह मार्फत् नै त्यस्ता स्यानिटरी प्याड लाभग्राही महिलाहरूलाई वितरण गर्न आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।

(२) उपदफा (१) मा व्यवस्था भए बमोजिम निर्धारण गरिने मूल्यमा खरिद गरिने स्यानिटरी प्याड वापतको रकम स्वयंसेविकाको समूहको बैंक खातामा सोझै जम्मा हुने गरी कार्यालयले खर्च लेख्नु पर्नेछ।

८. स्यानिटरी प्याड उपलब्ध गराइने लाभग्राही महिलाहरू: (१) नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका, २०७५ बमोजिम गरिब परिचयपत्र प्राप्त गाउँपालिका क्षेत्रभित्रका परिवारका महिलाहरूलाई पहिलो प्राथमिकतामा राखी यस कार्यविधिले व्यवस्था गरेको स्यानिटरी प्याड निःशुल्करूपमा उपलब्ध गराइनेछ।

(२) स्वीकृत बजेटको सीमाभित्र रही उपदफा (१) मा उल्लिखित परिवार समूहभन्दा बाहेकका कार्यपालिकाले तोकेको परिवार समूहका महिलाहरूलाई समेत निःशुल्क वा साझेदारीमा स्यानिटरी प्याड उपलब्ध गराउन सकिनेछ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि गाउँपालिका क्षेत्रभित्र गरिब परिचयपत्र वितरणको कार्य सम्पन्न नहुञ्जेलसम्म यस कार्यविधि बमोजिम निःशुल्क उपलब्ध गराइने स्यानिटरी प्याड पाउने लाभग्राही परिवारको छनोट कार्यपालिकाले गर्नेछ।

९. लाभग्राही महिलाहरूलाई स्वयंसेविका मार्फत् स्यानिटरी प्याड वितरण गरिने: (१) यस कार्यविधि बमोजिम उत्पादन भई लाभग्राही महिलाहरूलाई वितरण गरिने स्यानिटरी प्याड तत्/तत् वडाका स्वयंसेविका मार्फत् वितरण गरिनेछ।

(२) टोल/टोल वा घर/घरमा गई लाभग्राही महिलाहरूलाई स्यानिटरी प्याड वितरण गर्न परिचालन हुने स्वयंसेविकालाई स्वीकृत बजेटको परिधिभित्र रही कार्यपालिकाको निर्णय बमोजिम थप प्रोत्साहन सुविधा उपलब्ध गराउन सकिनेछ।

(३) यस कार्यविधिमा व्यवस्था भए बमोजिमको स्यानिटरी प्याड उत्पादन, खरिद, वितरण, प्रवर्द्धन लगायतका यावत् विषयलाई व्यवस्थित र पारदर्शी बनाउनका लागि राख्नुपर्ने अभिलेख तथा प्रतिवेदनको ढाँचा कार्यालय निर्धारण गर्नेछ।

कानेपोखरी राजपत्र भाग २,

खण्ड ५, संख्या २, मिति: २०७९।०५।२३

(२) टोल/टोल वा घर/घरमा गई लाभग्राही महिलाहरुलाई स्यानिटरी प्याड वितरण गर्न परिचालन हुने स्वयंसेविकालाई स्वीकृत बजेटको परिधिभित्र रही कार्यपालिकाको निर्णय बमोजिम थप प्रोत्साहन उपलब्ध गराउन सकिनेछ।

१०. स्वयंसेविकाको कोष खाताको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्नुपर्ने: स्वयंसेविकाको समूहको नाममा बैकमा रहेको कोष खाताको आन्तरिक लेखा परीक्षण कार्यालयको आन्तरिक लेखा परीक्षण उपशाखाबाट र अन्तिम लेखापरीक्षण रजिष्टर्ड लेखापरीक्षकबाट गराउनु पर्नेछ।

११. प्रचलित कानून बमोजिम हुने: यस कार्यविधिमा लेखिए जति विषय यसै कार्यविधि बमोजिम तथा अन्य विषयको हकमा प्रचलित कानून बमोजिम हुनेछ।

१२. वैकल्पिक व्यवस्था गरेर समेत स्यानिटरी प्याड उत्पादन गर्न सकिने: यस कार्यविधिमा व्यवस्था भए बमोजिम स्वयंसेविकाको समूह मार्फत् स्थानीयस्तरमै स्यानिटरी प्याड उत्पादन तथा वितरण हुन नसकेमा कार्यपालिकाले वैकल्पिक व्यवस्था गरेर भएपनि स्यानिटरी प्याड उत्पादन गरी वितरण गर्नेसम्मको व्यवस्था मिलाउन सक्नेछ।

१३. बाधा अड्काउ फुकाउन सक्ने: यस कार्यविधिमा उल्लिखित कुनै व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा कुनै द्विविधा वा बाधा/अड्चन आई परेमा दफा ६ मा व्यवस्था भएको समितिको सिफारिसमा कार्यपालिकाले आवश्यक निर्णय गरी त्यस्तो द्विविधा वा बाधा अड्चन फुकाउन सक्नेछ।

आज्ञाले,

सन्तोष घिमिरे

प्रमुख प्रशासकीय अधिकृत

कानेपोखरी गाउँपालिका, मोरङ।

मिति: २०७९।०५।२३

